

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा
सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको



जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको
आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमासिक (साउन देखि असोज सम्म) को

स्वतः प्रकाशन प्रतिवेदन

PROACTIVE DISCLOSURE



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, सिन्धुली

२०७८ कार्तिक ९


ऋद्धि प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी

विषयसूची

१.	निकायको स्वरूप र प्रकृति	१
२.	जिल्ला प्रशासन कार्यालयसिन्धुलीको काम, कर्तव्य र अधिकार :	१
३.	निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण	२
३.३	संगठन स्वरूप.....	२
३.४	शाखागत कार्यविवरण.....	२
३.५	कार्यरत कर्मचारीहरूको विवरण.....	५
४.	निकायबाट प्रदान गरिने सेवा, शाखा, जिम्मेवार अधिकारीर सेवा प्राप्त गर्न लाग्ने दस्तुर	५
५.	निर्णय गर्ने प्रक्रिया र अधिकारी	७
६.	निर्णयउपरउजुरीसुन्नेअधिकारी.....	७
७.	सम्पादन गरेको कामको विवरण	८
८.	कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद	८
९.	ऐन, नियम, विनियम वा निर्देशिकाको सूची.....	११
१०.	आम्दानी, खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण.....	११
११.	सार्वजनिक निकायको वेबसाईट भए सोको विवरण	१४
१२.	सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय.....	१४
१३.	सूचनाहरू अन्य निकायबाट प्रकाशन भएको वा हुने भए सोको विवरण.....	१४




ऋद्धि प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी

१. निकायको स्वरूप र प्रकृति

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार सिन्धुली जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो । जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरण लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

२. जिल्ला प्रशासन कार्यालय सिन्धुलीको काम, कर्तव्य र अधिकार :

स्थानीय प्रशासन ऐन, २०२८ लगायत अन्य कानूनी व्यवस्था तथा नियम निर्देशनहरु अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मुख्य मुख्य काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेका छन् ।

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
- आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
- गैर सरकारी सङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
- स्थानीय प्रशासनको सञ्चालन;
- नागरिकता वितरण;
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
- भ्रष्टाचार नियन्त्रण;
- कार्यालय निरीक्षण तथा अनुगमनस;
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
- चिठ्ठा, जुवा आदिको नियन्त्रण;
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
- विपद् व्यवस्थापन;
- जिल्ला स्तरमा सार्वजनिक उत्सव;
- मुआब्जा निर्धारण तथा वितरण;
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
- राहदानी वितरण
- लागू औषध नियन्त्रण र प्रशासन;
- जिल्ला स्थित कारागारको व्यवस्थापन;
- जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण
- विवाह दर्ता;
- नाता प्रमाणित;
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग र समन्वय।
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोकका गर्ने र भत्काउने ।
- जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।
- भारतीय सेनामा कार्य गरी निवृत्त भएका व्यक्ति तथा तिनीहरुको परिवारको नाम थर उमेर फरक परेको विषयमा शिफारीश लगाएत अन्य शिफारीश सम्बन्धी कार्य गर्ने ।
- नावालक परिचयपत्र



प्रकाश सिटौला
जिल्ला प्रमुख अधिकारी


३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

जिल्ला शासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन संरचना कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रा.प. द्वितीय श्रेणीको स.प्र.जि.अ. -१, रा.प. तृतीय श्रेणीका प्रशासकीय अधिकृत २ लगायत विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल २७ जना कर्मचारीहरूको दरवन्दी रहेकोछ।

सि.नं.	पद	श्रेणी	सेवा/समूह	स्वीकृत दरवन्दी	पदपूर्ती	रिक्त
१	प्रमुख जिल्ला अधिकारी	रा.प.प्रथम	प्रशासन/सा.प्र.	१	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	प्रशासन/सा.प्र.	१	१	
३	प्रशासकीय अधिकृत	रा.प.तृतीय	प्रशासन/सा.प्र.	२	२	
४	नायव सुब्बा	रा.प.अनं प्रथम	प्रशासन/सा.प्र.	७	७	
५	लेखापाल	रा.प.अनं प्रथम	प्रशासन/लेखा	१	०	
६	कम्प्यूटर अपरेटर	रा.प.अनं प्रथम	विविध	२	१	
७	खरिदार	रा.प.अनं द्वितीय	प्रशासन/सा.प्र.	४	३	
८	हलुका सवारी चालक	श्रेणीविहीन	प्रशासन/सा.प्र.	२	२	
९	कार्यालय सहयोगी	श्रेणीविहीन	प्रशासन/सा.प्र.	७	७	
	जम्मा			२७	२४	

३.३ संगठन स्वरूप

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन स्वरूप देहाय अनुसार रहेको छ।



३.४ शाखागत कार्यविवरण

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाबाट सम्पादन हुने कार्यहरू

१. नेपाली नागरिकका १६ वर्ष उमेर नपुगेका सन्तानलाई नाबालक परिचयपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।

२. कर्मचारीहरूको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने।

३. कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कार्यको व्यवस्थापन गर्ने।



Handwritten signature and official stamp of the District Administration Office, Sindhuli. The stamp includes the text 'सिन्धुली जिल्ला प्रशासन कार्यालय' (Sindhuli District Administration Office) and 'जिल्ला अधिकारी' (District Officer).

४. प्रचलित कानून बमोजिम दुबै नाम, थर भएको व्यक्ति एकै व्यक्ति भएको व्यहोरा प्रमाणित गर्ने।
५. कर्मचारीहरूको नियुक्ति, पदस्थापन तथा सिफारिश सम्बन्धी कार्यको व्यवस्थापन गर्ने।
६. प्रक्रिया पूरा भई आएका निवेदन उपर प्रचलित कानूनबमोजिम सिफारिश गर्ने।
७. दलित, जनजाति तथा मधेशी प्रमाणितका लागि सम्बन्धित निकायबाट सिफारिश भई आएमा सोको प्रमाणित गर्ने।
८. शान्ति सुरक्षा सम्बन्धी विषयहरूमा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।
९. सुरक्षा निकाय, अदालत, संवैधानिक निकायहरूबाहेक सबै सरकारी तथा अर्ध- सरकारी कार्यालयहरूको निरीक्षण, अनुगमन र नियमनसम्बन्धी कार्य गर्ने।
१०. संस्था दर्ता ऐन, २०३४ बमोजिम रीत पुगेका निवेदन उपर प्रारम्भिक कारवाही गरी संस्था दर्ता, नविकरण, विधान प्रमाणित सम्बन्धी कार्य गर्ने।
११. बजार अनुगमन, आपूर्तिव्यवस्था र अत्यावश्यक सेवा सञ्चालन सम्बन्धमा आवश्यक सहयोग गर्ने
१२. संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका संघसंस्थाहरूको अनुगमन गर्ने।
१३. विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
१४. कार्यालयका अन्य भैपरी आउने कार्यहरू गर्ने गराउने।
१५. कर्मचारी प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

नागरिकता तथा प्रतिलिपि शाखाबाट सम्पादन हुने कार्यहरू

१. नेपाली नागरिकता १६ वर्ष उमेरपूरा भए कासन्तानलाई प्रचलित कानून निर्देशिका बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रमाण हेरी सनाखत गराई नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
२. वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिका बमोजिम निर्णयार्थ पेश गर्ने र निर्णयप श्वात वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
३. नेपाली नागरिकताको प्रमाणपत्रमा थर परिवर्तन, पतिको नाम, थर परिवर्तन र संशोधन गर्न प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिका बमोजिम निर्णयका लागि पेश गर्ने र निर्णय पश्चात नेपाली नागरिकता प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
४. यस जिल्लाबाट नागरिकता जारी भएको व्यक्तिले सम्बन्धित वडा अक्षयक्षको सिफारिश सहित नेपाली नागरिकताको प्रतिलिपिका लागि निवेदन दिएमा

प्रचलित कानून र गृहमन्त्रालयबाट जारी निर्देशिका बमोजिम नागरिकता को प्रतिलिपि तयारी, व्यवस्थापन र वितरण गर्ने।

५. तालुक निकाय वा अन्य निकाय कार्यालयबाट नागरिकता सम्बन्धी विषयमा सोधनी भएकोमा सोको जवाफ पठाउने।
६. नागरिकता सम्बन्धी अभिलेख खोजेका बखत उपलब्ध हुने गरी व्यवस्थित रूपमा राख्ने।
७. यस जिल्लाबाट जारी भएका नेपाली नागरिकता प्रमाणपत्रको सम्बन्धमा अन्यत्रबाट अभिलेख माग भई आएमा सो अभिलेख उपलब्ध गराउने र अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र जारी भई यस जिल्लामा बसाईसरी आएको नेपाली नागरिकले सम्बन्धित वडा अक्षयक्षको सिफारिश सहित नेपाली नागरिकता प्रतिलिपिका लागि निवेदन दिएमा प्रचलित कानून बमोजिम सम्बन्धित जिल्लाबाट अभिलेख माग गर्ने।
८. नागरिकता सम्बन्धी अभिलेख व्यवस्थापन, प्रविष्टी तथा अद्यावधिक गर्ने।
९. नागरिकतासँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

मुद्दा तथा हातहतियार शाखाबाट सम्पादन हुने कार्यहरू

१. प्रचलित कानून बमोजिम दायर हुन आएका मुद्दाहरूमा प्रतिवादीलाई बयानगराई कानून बमोजिम पुर्पक्षकालागि पेश गर्ने।
२. मुद्दाको मिसिल तथा तत् सम्बन्धी अभिलेख व्यवस्थित र सुरक्षित तवरले राख्ने।
३. पुनरावेदन भएका मुद्दाको सम्बन्धमा सम्बन्धित अदालतबाट मिसिल, तायदाती लगायतका अन्य कुनै कागजातहरू माग भई आएमा सो विवरण तथा कागजात तयार गरी पठाउने।
४. यस कार्यालयबाट भए-गरेका फैसलाको नक्कल प्रति जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने।
५. मुद्दाका प्रतिवादीलाई प्रचलित कानून र आदेश बमोजिम तारेख दिने।
६. मुद्दामा भएमा फैसला तथा आदेश बमोजिम कार्यान्वयन गर्न आवश्यक कार्य गर्ने।
७. प्रचलित कानून बमोजिम हातहतियार इजाजतपत्र नविकरण सम्बन्धी कार्यगर्ने।
८. इजाजत प्राप्त हातहतियारको अभिलेख व्यवस्थित, अद्यावधिक र सुरक्षित राख्ने।
९. व्यक्ति वा संस्थाले हातहतियार राख्ने प्रयोजनका लागि सम्बन्धित निकायको सिफारिश पत्र र आवश्यक कागजात संलग्न राखी यस कार्यालयमा निवेदन पेश गरेमा सुरक्षा संवेदनशीलता, औचित्यता र कागजी



सिन्धुली
अधिकारी

प्रमाणलाई आधार मानी प्रचलित कानून बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय सहित सम्बन्धित निकायमा सिफारिश पठाउने।

१०. तालुक निकाय वा सम्बन्धित निकायबाट हातहतियार सम्बन्धी विवरण माग भई आएमा सो विवरण उपलब्ध गराउने।
११. प्रचलित कानून बमोजिम हातहतियारको अभिलेख हेरी लगत कट्टा गर्ने।
१२. मुद्दासँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

राहदानी तथा जिन्सी दर्ता शाखाबाट सम्पादन हुने कार्यहरू

१. राहदानीऐन, नियम र नीतिनिर्देशन बमोजिम साधारण राहदानी सिफारिश तथा वितरणर द्रुत सेवा सिफारिश सम्बन्धी कार्य गर्ने।
२. राहदानीका लागि नागरिकताको आवश्यक अभिलेखहरू मागगर्ने र पठाउने।
३. राहदानी छपाई गर्न राहदानी विभागमा लैजाने तथा छपाई भएका राहदानीहरू सुरक्षित साथ ल्याउने कार्यमा सहयोग गर्ने र वितरण गर्ने।
४. राहदानी र राहदानीसँग सम्बन्धित विषयहरूमा सेवाग्राहीलाई परामर्श दिने।
५. कार्यालयको जिन्सीसामानको व्यवस्थापन, भण्डारण संरक्षणगर्ने।
६. कार्यालयबाट खरिद भएका र अन्यत्रबाट हस्तान्तरणभई आएका जिन्सीसामानहरूको प्रचलित कानून बमोजिम दाखिला गरी जिन्सी किताबमा आमदानी बाँध्ने।
७. बेकम्मा भएका र मर्मत हुन नसक्नेखालका खर्च भएर नजाने जिन्सी सामानहरूलाई कानून बमोजिम लिलामविक्रिको प्रक्रिया अधिबढाउने।
८. राहदानी तथा जिन्सीसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखाबाट सम्पादन हुने कार्यहरू

१. कार्यालयमा आएका सेवाग्राहीको गुनासो सुनुवाई गर्ने।
२. गुनासोको अभिलेख व्यवस्थापन गर्ने।
३. कार्यालयको गुनासो व्यवस्थापनका लागि हेल्पडेस्कमार्फत परामर्श दिने।
४. कार्यालयको सूचनाअधिकारी र लैंगिक सम्पर्कव्यक्ति मार्फत गुनासोसम्बोधन गर्ने व्यवस्था मिलाउने।

आर्थिक प्रशासन शाखाबाट सम्पादन हुने कार्यहरू

१. राजस्व, विनियोजन, धरौटीको आमदानी, खर्चको श्रेस्ता राख्ने र सोको खर्चको फाँटबारी सम्बन्धित निकायमा पठाउने।
२. कार्यालयका तलव, भत्ताल गायतका आर्थिक दायित्वहरू भुक्तानी दिने।
३. कार्यालयको लेखापरीक्षण गराउने।
३. लेखापरीक्षणबाट औँल्याइएका बेरजु रकम असुल उपर गरी बेरजु रकम फछ्यौट गर्ने- गराउने र बेरजुफछ्यौटको लागि सम्बन्धित निकाय वा कर्मचारीले प्रमाण पेश गरेमा सम्परीक्षण गराउने।
४. तलवी प्रतिवेदन, बजेट सिट र वार्षिक आर्थिक विवरण तयार पार्ने।
५. भुक्तानी आदेश तयार पारी सम्बन्धित निकायमा पेश गर्ने।
६. द्वन्द पीडित, बाढी पीडित, आगलागी पीडित र वैदेशिक रोजगारमा मुत्यु हुने व्यक्तिको कानूनी हकदारलाई नियमानुसार राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने।
७. विपद् बाट घटेकाघटनाहरूमा प्रचलित कानून र निर्देशिका बमोजिम राहत तथा क्षति पुर्ति वितरणका लागि पेश गर्ने।
८. आर्थिक प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।




ऋद्धि प्रकाश सिटौला
जिल्ला अधिकारी

३.५ कार्यरत कर्मचारीहरुको विवरण

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन संरचना कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रा.प. द्वितीय श्रेणीको स.प्र.जि.अ. -१, रा.प. तृतीय श्रेणीका प्रशासकीय अधिकृत २ लगायत बिभिन्न सेवा, समूह र श्रेणीका गरी कुल २७ जना कर्मचारीहरुको दरवन्दी रहेको छ ।

सिन	पद	नामथर	शाखा	सम्पर्कनम्बर
१	प्रमुख जिल्ला अधिकारी	सुरेश न्यौपाने		९८५०६७७७७
२	स.प्रमुख जिल्ला अधिकारी	ऋद्धि प्रकाश सिटौला		९८४१३७३७७
३	प्रशासकीय अधिकृत	शोभाकर न्यौपाने	नागरिकता/स्थानीयप्रशासन	९८५४०४०२५६
४	प्रशासकीय अधिकृत	छविलाल विश्वकर्मा	नागरिकता/स्था.प्रशासन/राहदानी	९८५११०६४७३
५	नायव सुब्बा	गोविन्द प्रसाद कोइराला	मुद्दातथाहातहतियारशाखा	९८५४०४१९९१
६	नायव सुब्बा	नहकुल ढकाल	स्थानीयप्रशासनतथाशा.सु. शाखा	९८४४०४३८६६
७	नायव सुब्बा	लोकेन्द्र प्रसाद भण्डारी	नागरिकता शाखा	९८४१८६७८६१७
८	नायवसुब्बा	निर्मल प्रसाद पोखरेल	नागरिकता शाखा	९८६८८४२७५९
९	नायवसुब्बा	हरिमोहन सुतिहार	नागरिकता प्रतिलिपि शाखा	९८६२७७२६२४
१०	नायव सुब्बा	प्रदिप कुमार काफ्ले	नागरिकता शाखा	९८४९६७८९८२
११	कम्प्युटर अपरेटर	रविन्द्र गौतम	नागरिकता शाखा/सुचनाप्रविधि	९८४०१७७३२७
१३	लेखापाल	शम्भु बहादुर श्रेष्ठ	आर्थिक प्रशासन शाखा	९८५४०४२२८०
१४	खरिदार	गेहेन्द्र आचार्य	मुद्दा तथा हातहतियार शाखा	९८४५२३३९४३
१५	खरिदार	कुलध्वज बम्बन	नागरिकता प्रतिलिपी शाखा	९८४४५५७४७२
१६	खरिदार	राजभाई थापा मगर	स्थानी यप्रशासन तथा शा.सु. शाखा	९८५४०४३२२६
१७	हलुका सवारी चालक	कर्ण बहादुर देवकोटा	प्र.जि.अ. सवारी	९८४१४७६०८०
१८	ह.स.चा. (करार)	राम कुमार थापा	सहायकप्र.जि.अ. सवारी	९८०४८२८२३७
१९	सेवाकरार (का.स)	विक्रम थापा	प्र.जि.अ. सचिवालय	९८४४२२६७२४
२०	सेवाकरार(का.स)	प्रकाश कुमार राई	नागरिकताशाखा	९८६५११९६५०
२१	सेवाकरार (काज)	विजय लामा	नागरिकताशाखा	९८४४०७६०१८
२२	सेवाकरार (काज)	भावनाकार्की	राहदानीशाखा	९८६०८८३५४८
२३	कार्यालय सहयोगी	होमनाथ घिमिरे	नागरिकताप्रतिलिपिशाखा	९८४४२५३६४४
२४	कार्यालय सहयोगी	प्रकाश नेपाली	स्थानीयप्रशासनतथाशा.सु. शाखा	९८४४०९२१८४
२५	कार्यालय सहयोगी	साम्ब प्रसाद देवकोटा	नागरिकताशाखा	९८०७८१८४३५
२६	सेवाकरार(का.स)	पार्वती कार्की	प्र.जि.अ. सचिवालय	९८४४२२७२०३

४. निकायबाट प्रदान गरिने सेवा, शाखा, जिम्मेवार अधिकारीर सेवा प्राप्त गर्न लाग्ने दस्तुर

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

सि.नं.	प्रदान गरिने सेवाहरु	सेवा प्रदान गर्ने शाखा	जिम्मेवार अधिकारी	सेवा लिन लाग्ने दस्तुर	लाग्ने समय
१	वंशजका आधारमा नेपाली नागरिकता दिने (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको, विवाहित महिला, बसाई सराई गरी आउने, कर्मचारी परिवार, पितृत्व मातृत्वको ठेगान	नागरिकता शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट	प्रमाण पूरा भएकै दिन

सि.नं.	प्रदान गरिने सेवाहरु	सेवा प्रदान गर्ने शाखा	जिम्मेवार अधिकारी	सेवा लिन लाग्ने दस्तुर	लाग्ने समय
	नभएको, बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तान)				
२	वैवाहिक अंगिकृत नागरिकता दिने (नेपाली संग विवाह गरेकी विदेशी महिला)	नागरिकता शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट	प्रमाण पूरा भएकै दिन
३	नागरिकता परित्यागको जानकारीर पुनः नेपाली नागरिकता कायम गरिदिने	नागरिकता शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट	प्रमाण पूरा भएकै दिन
४	नागरिकताको प्रतिलिपि दिने (सिन्धुलीबाट जारी नागरिकताको प्रतिलिपि, अन्य जिल्लाबाट बसाइसराइ गरी आएका, विवरण संशोधन गरी प्रतिलिपि, पतिको नाम राखी/हटाई प्रतिलिपि)	ना.प्रतिलिपि शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१३/-को टिकट	प्रमाण पूरा भएकै दिन
५	नयाँ प्रकृयाबाट नागरिकता जारी (अभिलेख झुत्रो भएको/फेला नपरेको/नष्ट भएको हकमा)	नागरिकता शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१० र रु १३/-को टिकट	प्रमाण पूरा भएकै दिन
६	साधारण राहदानी	राहदानी शाखा कोठा नं	प्रशासकीय अधिकृत	रु. ५,०००/- तर १० वर्ष उमेर नपुगेकालाई रु. २५००/-हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदारु.१०,०००/-	२५ दिन भित्र
७	द्रुत सेवाबाट राहदानी सिफारिस	राहदानी शाखा कोठा नं	प्रशासकीय अधिकृत	रु १० को टिकट	प्रमाण पूरा भएकै दिन
८	नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कमउमेर)	स्थानीय प्रशासन शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट	प्रमाण पूरा भएकै दिन
९	संघ संस्था दर्ता, नविकरण, विधान संशोधन, विधानको प्रतिलिपि र शाखा खोल्ने स्वीकृती	स्थानीय प्रशासन शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००/- नविकरण शुल्क रु. ५००/- (बिलम्ब शुल्क नियमानुसार) प्र.प.को प्रतिलिपि रु. ५०/- विधान प्रतिलिपि-प्रति पानाको रु. ३/- को टिकट	प्रमाण पूरा भएकै दिन
१०	सिफारिश गर्ने/प्रमाणित गर्ने (नाम, थर, उमेर फरक परेको सिफारिस,आदिवासी, जनजाति प्रमाणित, कुनै व्यहोरा प्रमाणित गर्ने)	स्थानीय प्रशासन शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट	
११	पत्रपत्रिका तथा छापाखाना दर्ता	स्थानीय प्रशासन शाखा कोठा नं	प्रशासकीय अधिकृत	नियमानुसार	
१२	शान्ति सुरक्षाको निवेदन	स्थानीय प्रशासन शाखा कोठा नं	प्रशासकीय अधिकृत	निवेदनमा रु.१०/-को टिकट	प्रमाण पूरा भएकै दिन
१३	विवाह दर्ता प्रमाण पत्रको	स्थानीय प्रशासन	प्रशासकीय	निवेदनमा रु.१०/-को टिकट	प्रमाण पूरा भएकै



७. सम्पादन गरेको कामको विवरण

जिल्ला प्रशासन कार्यालयबाट आ.व. २०७८/०७९ को असोज महिना सम्ममा सम्पादन भएका कार्यहरू प्रगति विवरण :

क. स्थानीय प्रशासन शाखा				
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको जम्मा	असोज महिनाको जम्मा	कैफियत
१	संस्था दर्ता	२	१	
२	संस्था नविकरण	१३	२६	
३	संस्था खारेजी	०	०	
४	नाबालक परिचय पत्र	१८	५	
५	ठडो उजुरी तथा गुनासो	२२	७	
६	पत्रपत्रिका दर्ता	१	०	
७	छापाखाना दर्ता	०	०	
८	हातहतियार दर्ता	०	०	
९	हातहतियार नविकरण	२	०	
१०	हातहतियार नामसारी	०	०	
११	भु.पु. सैनिक पेन्सन (सिफारिस)	३	२	
१२	जनजाती/दलित सिफारिस	२६१	१९१	
१३	विविध सिफारिस (नाम, थर र जन्म मिति प्रमाणित सहित)	३०	४९	

ख. नागरिकता शाखा						
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको		असोज महिनाको		कैफियत
		महिला	पुरुष	महिला	पुरुष	
१	वंशजको आधारमा नयाँ नागरिकता वितरण	७०६	८७४	३८९	३५१	
२	बैबाहिक अंगिकृत नागरिकता वितरण संख्या	०		०		
३	जन्मको आधारमा नागरिकता वितरण संख्या	०	०	०	०	
४	प्रतिलिपी नागरिकता वितरण संख्या	१०४७		३४५		

ग. राहदानी शाखा				
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको जम्मा संख्या	असोज महिनाको (संख्या)	कैफियत
१	साधारण राहदानी सिफारिस	७५०	३५७	
२	द्रुत राहदानी सिफारिस	५६०	३३	
३	राहदानी वितरण	६००	२२३	
४	वितरण हुन बाँकी राहदानी	६९४		

घ. मुद्दा शाखा				
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको जम्मा	असोज महिनाको जम्मा	कैफियत
१	दर्ता भएका मुद्दा	१८	३	
२	फैसला भएका मुद्दा	२५	९	
३	गत आ.व. को जिम्मेवारी सरी आएका मुद्दा-३३			
४	फैसला हुन बाँकी जम्मा मुद्दा संख्या-२४			

ड. राष्ट्रिय परिचय पत्र शाखा						
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको जम्मा		असोज महिनाको		कै फि यत
		महिला	पुरुष	महिला	पुरुष	
१	राष्ट्रिय परिचय पत्र दर्ता संख्या	६५०	८१२	१९१	२९७	
२	राष्ट्रिय परिचय पत्र वितरण संख्या	०	०	०	०	

च. लेखा शाखा (राजस्व तर्फ)				
क्र.सं.	कार्यको विवरण	भाद्र महिना	असोज महिना	कै
१	संस्था दर्ता (नविकरण सहित) र हातहतियार नविकरण	६,०००।-		
२	राहदानी दस्तुर	४०,५३,१००।-	१९,७१,०००।-	
३	अन्य प्रशासनीक दस्तुर	४८,५००।-	३२,०००।-	
४	प्रशासनीक दण्ड र जरिवाना	२५,०००।-	-	
५	न्यायीक दण्ड जरिवाना र जफत	-	-	
६	सरकारी सम्पतीको बिक्रिबाट प्राप्त रकम	-	-	
७	बेरुजु असुली	-	-	
८	धरौटी	१०,७३,९७१।-	२५,०७०।-	
९	धरौटी फिर्ता	-	३,००,०००।-	
१०	दैनिक प्रकोप (आगजनी, बाढी पहिरो, चट्याङ)	२५,०००।-	-	
११	द्वन्द्व पीडित (अपाङगता भएकालाई नीवन निर्वाह भत्ता)	-	-	
१२	सडक दुर्घटनाको क्षतिपूर्ती वितरण	-	-	
१३	बैदेशिक रोजगारीमा मृतक क्षतिपूर्ती वितरण	-	५,०२,००३.२०	
१४	परीक्षा शुल्क	-	-	

छ. जिल्ला आपतकालिन कार्य संचालन केन्द्र				
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको जम्मा	असोज महिनाको जम्मा	कै
१	सवारी दुर्घटना मृत्यु	१	३	
२	दैनिक प्रकोपबाट घाइते (आगजनी, बाढी पहिरो, चट्याङ)	२	-	
३	दैनिक प्रकोपबाट मृत्यु (आगजनी, बाढी पहिरो, चट्याङ)	४	२	
४	आगोलागि घर संख्या	२	१	


ज. आप्रवासी स्रोत केन्द्र						
क्र.सं.	कार्यको विवरण	भाद्र महिनाको जम्मा		असोज महिनाको		कैफि यत
		महिला	पुरुष	महिला	पुरुष	
१	सूचना तथा परामर्श सेवा प्रदान	३०२	८०५	१७८	४०३	
२	कानूनी सहजीकरण	०	३	-	-	



क्र. प्रकाश सिटौला
जिल्ला अधिकारी

८. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद

कार्यालय प्रमुख




श्री सुरेश न्यौपाने
प्रमुख जिल्ला अधिकारी
सम्पर्क नम्बर 9854067777

सूचना अधिकारी



श्री ऋद्धि प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी
सम्पर्क नम्बर 9854040256




ऋद्धि प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी

९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची


१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०५९
२. आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७
३. आवश्यक वस्तु संरक्षण ऐन २०१२
४. उपभोक्ता संरक्षण ऐन २०५४
५. कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण ऐन, २०७४
६. कालो बजार र केही अन्य सामाजिक अपराध र संजाय ऐन, २०३२
७. खाद्य ऐन, २०२३
८. गृह प्रशासन सुदृढिकरण योजना, २०६८
९. गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
१०. जग्गा प्राप्ति ऐन २०३४
११. जलचर संरक्षण ऐन, २०१७
१२. दैवी प्रकोप उद्धार ऐन २०३९
१३. नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
१४. निजामति सेवा ऐन, २०४९
१५. निजामति सेवा नियमावली, २०५०
१६. नेपाल नागरिकता ऐन, २०६३
१७. नेपाल नागरिकता नियमावली २०६३
१८. प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
१९. बालबालिकासम्बन्धि ऐन, २०४८ र नियमावली
२०. भ्रष्टाचार निवारण ऐन २०५९
२१. राहदानी ऐन २०७६
२२. राहदानी नियमावली २०६७
२३. लागु औषध (नियन्त्रण) ऐन २०३३
२४. विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
२५. विपद् पूर्वतयारी र प्रतिकार्य योजना तर्जुमा मार्गनिर्देशन, २०६८
२६. विपद् जोखिम न्युनिकरण र व्यवस्थापन ऐन, २०७४
२७. संस्था दर्ता ऐन २०३४
२८. संस्था दर्ता नियमावली २०३४
२९. सार्वजनिक सुरक्षा ऐन २०४६
३०. सुशासन (व्यवस्थापन र संचालन) ऐन, २०६४
३१. सुशासन (व्यवस्थापन र संचालन) नियमावली, २०६५
३२. सूचनाको हक सम्बन्धी ऐन, २०६४
३३. सूचनाको हक सम्बन्धी नियमावली २०६५
३४. स्थानीय प्रशासन ऐन, २०२८

१०. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

आम्दानीको विवरण

वि.न.	राजस्व शीर्षक	अधिलेखी महिना	यस महिनाको	जम्मा	समाप्त दाखिला हुन बाँकी भौचर
१	११६२२-हातहतियारको इजाजतपत्र दस्तुर	०.००	०.००	०.००	
२	१४२१२-सरकारीसम्पत्तीको विक्रीबाट प्राप्त रकम	०.००	०.००	०.००	
३	१४२२४-परीक्षाशुल्क	५,०००.००	७,०००.००	१२,०००.००	
४	१४२२७-राहदानीशुल्क	४,०५३,९००.००	१,९६६,०००.००	६,०१९,९००.००	
५	१४२२९-अन्यप्रशासनिक सेवा शुल्क	४८,५००.००	३०,०००.००	७८,५००.००	
६	१४२५७-हातहतियारको इजाजतपत्र दस्तुर	६,०००.००	०.००	६,०००.००	
७	१४३१२-प्रशासनिकदण्ड, जरिवाना र जाफत	२५,०००.००	०.००	२५,०००.००	
८	१५१११-बेरुजू	०.००	०.००	०.००	
जम्मा रकम		४,१३७,६००.००	२,००३,०००.००	६,१४०,६००.००	०.००

नोट:- २०७८ असोज मसान्त सम्मको सम्मको विवरण मात्र समावेश गरिएको।



खर्चको विवरण

जिल्ला प्रशासन कार्यालय चालु खर्च

आर्थिक वर्ष:- २०७८/७९
 बजेट उपशीर्षक: जिल्ला प्रशासन कार्यालयहरू (३१३९२०११३)

खर्च/वित्तीय सङ्केत नं	खर्च/वित्तीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेसकी	पेसकी बाहेक खर्च रकम	बाँकी बजेट
२११११	पारिश्रमिक कर्मचारी	९,४९०,०००.००	०.००	९,४५२,२९९.४०	९,५४१,०२३.६०	२,९९३,२४३.००	०.००	२,९९३,२४३.००	६,४९६,७५६.००
२११२१	पेसाक	२००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२००,०००.००
२११२२	महंगी भत्ता	४८०,०००.००	०.००	६४,०००.००	३६,०००.००	१००,०००.००	०.००	१००,०००.००	३८०,०००.००
२११३४	कर्मचारीको बैठक भत्ता	४०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४०,०००.००
२११३९	अन्य भत्ता	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००
२१२१२	योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	१५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१५,०००.००
२१२१३	योगदानमा आधारित बीमा कोष खर्च	९६,०००.००	०.००	१३,६००.००	७,६००.००	२१,२००.००	०.००	२१,२००.००	७४,८००.००
२२१११	पानी तथा बिजुली	२७९,०००.००	०.००	३०,४३८.९५	२६,५००.००	५६,९३८.९५	०.००	५६,९३८.९५	२२२,०६१.०५
२२११२	संचार महसुल	१५२,०००.००	०.००	५,०००.००	२,८००.००	७,८००.००	०.००	७,८००.००	१४४,२००.००
२२११२	इन्धन (कार्यालय प्रयोग)	५६४,०००.००	०.००	०.००	७८,२८८.९६	७८,२८८.९६	०.००	७८,२८८.९६	४८५,७११.०४
२२११३	सवारी साधन मर्मत खर्च	५००,०००.००	०.००	०.००	३०,९९२.५०	३०,९९२.५०	०.००	३०,९९२.५०	४६९,००७.५०
२२११४	बिमा तथा मदीकरण खर्च	७५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७५,०००.००
२२११५	मेथिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१३५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१३५,०००.००
२२११६	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१८०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१८०,०००.००
२२११७	अन्य सम्पत्तिहरूको संचालन तथा सम्भार खर्च	५९,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५९,०००.००
२२११८	मसलन्द तथा कार्यालय सामग्री	५७६,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५७६,०००.००



ब्रह्म प्रकाश सिटौला
 सहायक प्रमुख जिल्ला अधिकारी

२२३१४	दुग्धन - अन्य प्रयोजन	५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	५०,०००.००
२२३१५	पत्रपत्रिका, छापाई तथा सूचना प्रकाशन खर्च	२०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२०,०००.००
२२४१९	अन्य सेवा शुल्क	२,४०४,०००.००	०.००	३२४,८४०.००	३१७,८४०.००	६४२,६८०.००	०.००	६४२,६८०.००	१,७६१,३२०.००
२२५२२	कार्यक्रम खर्च	१६६,०००.००	०.००	०.००	३९,०५५.००	३९,०५५.००	३५,०००.००	४,०५५.००	१२६,९४५.००
२२५२९	विविध कार्यक्रम खर्च	२३४,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२३४,०००.००
२२६१९	अनुगमन, मूल्यांकन खर्च	३९१,०००.००	०.००	४६,६५०.००	७७,५५०.००	१२४,२००.००	०.००	१२४,२००.००	२६६,८००.००
२२६२२	भ्रमण खर्च	१२७,०००.००	०.००	०.००	५,३००.००	५,३००.००	०.००	५,३००.००	१२२,७००.००
२२७१९	विविध खर्च	३६०,०००.००	०.००	९,७००.००	७८,५९०.००	८८,२९०.००	०.००	८८,२९०.००	९७९,७९०.००
२७११९	सामाजिक सुरक्षा	२२,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२२,०००.००
कुल जम्मा		१६,६४७,०००.००	०.००	१,९४६,४४७.५५	२,२४०,७४०.०६	४,१८७,१८७.६९	३५,०००.००	४,१५२,१८७.६९	१२,४५९,८१२.३९
अन्तिम बजेटको तुलना (%प्रतिशतमा)									

नोट:- २०७८ असोज मसान्त सम्मको सम्मको विवरण मात्र समावेश गरिएको।

राष्ट्रिय परिचयपत्र खर्च

आर्थिक वर्ष:- २०७८/७९

बजेट उपशीर्षक: राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग [३१४०१०११३]

खर्च/वितीय सङ्केत नं	खर्च/वितीय सङ्केतको नाम	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी बाहेक खर्च रकम	बाँकी बजेट
२११३४	कर्मचारीको बैठक भत्ता	२२,०००.००	०.००	०.००	०.००	०.००	०.००	२२,०००.००
२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	४३,०००.००	०.००	०.००	०.००	०.००	०.००	४३,०००.००
२२३१९	मसलन्द तथा कार्यालय सामग्री	१४०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१४०,०००.००
२२४१९	अन्य सेवा शुल्क	२,०१५,०००.००	०.००	७६,६००.००	१४६,०००.००	२२२,६००.००	२२२,६००.००	७९२,४००.००
२२५२२	कार्यक्रम खर्च	१,८५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,८५०,०००.००
२२६१९	अनुगमन, मूल्यांकन खर्च	१२५,०००.००	०.००	०.००	०.००	०.००	०.००	१२५,०००.००
२२७१९	विविध खर्च	१९०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१९०,०००.००
कुल जम्मा		३,३०५,०००.००	०.००	७६,६००.००	१४६,०००.००	२२२,६००.००	२२२,६००.००	३,०८२,४००.००
अन्तिम बजेटको तुलना (%प्रतिशतमा)								



(Handwritten Signature)

ऋद्धि प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी

नोट:- २०७८ असोज मसान्त सम्मको सम्मको विवरण मात्र समावेश गरिएको।

११. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण

- वेभसाईट daosindhuli.moha.gov.np, इमेल:cdosindhuli@gmail.com, फेसबुक पेज: facebook/daosindhuli, सम्पर्क नम्बर ०४७-५२०६१०


१२. सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

- आ.व. २०७८/०७९ को साउनदेखि हालसम्म यस कार्यालयमा कुनै सूचना माग नभएको।

१३. सूचनाहरु अन्य निकायबाट प्रकाशन भएको वा हुने भए सोको विवरण

- गृह मन्त्रालय
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौडा
- आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश, हेटौडा




6/9/2
प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी